



# अख्तियार दुरुपयोग अनुसन्धान आयोग

## टंगाल, काठमाडौं

मिति: २०७५।१२।०१ गते

### प्रेस विज्ञप्ति

### विषय: आरोप-पत्र दायर गरिएको ।

जिल्ला मोरङ्ग, सिजुवा गा.वि.स., वडा नं. ८ प को साविक कि.नं. ३६५ वाट किताकाट भई हाल कायम भएको कि.नं. ४७९ को ज.वि. ०-१२-५ र कि.नं. थाहा नभएको ज.वि. ०-०-१० समेतको जग्गा हस्तराज ओखरावु (लिम्बु) र सूर्यबहादुर श्रेष्ठबीच खरिद बिक्री हुँदा मालपोत कार्यालय रंगेलीको र.नं. ३६०४ मिति २०७४।१०।०३ मा रु.२९,९०,०००।- थैली राखी रजिष्ट्रेशन पारित भएकोमा उक्त जग्गा खरिद बिक्री गर्ने र रजिष्ट्रेशन फाँटका कर्मचारी मिली रजिष्ट्रेशन दस्तुर र ५% पुँजीगत लाभकर घोटाला गरेको, नक्सामा कच्ची सडक प्रष्ट देखिने उक्त जग्गाको मूल्याङ्कन रु.३३,३७,५००।- हुनुपर्नेमा रु.२९,९०,०००।- मात्र देखाई ५% ले लाग्ने लाभकरबापतको राजश्व समेत घोटाला गरेको तथा रंगेली वसपार्क नजिक रहेको जग्गा कम मूल्याङ्कन गरी एकै दिन दुईपटक कि.का. गरी बिक्री गरेको लगायतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत विवरण पेश गरी घरबाटो सिफारिस माग गर्ने, आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गर्ने, असम्बन्धित वडाको घरबाटो सिफारिसको आधारमा जग्गाको मूल्याङ्कन गर्ने तथा पुँजीगत लाभकर तथा रजिष्ट्रेशन दस्तुर कम असुल गरी नेपाल सरकारलाई हानिनोक्सानी पुऱ्याउने कार्यमा संलग्न रहेका देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष आदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सि.न	नामथर	पद	कार्यालय	बिगो	सजाय मागदाबी
१	प्रदिप घिमिरे	नायब सुब्बा	मालपोत कार्यालय, रंगेली, मोरङ्ग	रु.१,७८,५२५/-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ख) बमोजिमको कसुरमा सोही ऐनको दफा ७, दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी ।
२	देवीप्रसाद लुइटेल	..	..	..	..
३	नन्दलाल राजवंशी	बहिदार	सिजुवा गा.वि.स.को कार्यालय, मोरङ्ग	रु.३,९९,९२५/-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९को उपदफा (२) को कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी ।
४	दानालाल राजवंशी	वडा अध्यक्ष	रतुवामाई नगरपालिका वडा नं. ७, मोरङ्ग	रु.१,७८,५२५/-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) मा परिभाषित कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी ।
५	दुर्गा प्रसाद निरौला	जग्गा विक्रिकर्ता	साविक इटहरा गा.वि.स. वडा नं. ५, हाल रतुवामाई न.पा. वडा नं. ८ मोरङ्ग	रु.२,४६,८७५/-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी ।
६	हस्तराज ओखरावु (लिम्बु)	जग्गा विक्रिकर्ता	साविक जिल्ला, धरान २, हाल धरान उपमहानगरपालिका वडा नं. १८	रु.२,३८,६७५/-	..
७	सूर्य बहादुर श्रेष्ठ	जग्गा खरिदकर्ता	पथरी शनिश्चरे नगरपालिका, वडा नं. १, मोरङ्ग	रु.१२,९००/-	..

(मदन कोइराला)  
उप-सचिव एवं सहायक प्रवक्ता